


सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र नियमावली २०६५ को
नियम ३ बमोजिम सार्वजनिक गरिएको

स्वतः प्रकाशन गर्नु पर्ने विवरणहरु (Proactive Disclosure)

२०७९ माघ १ गते देखि चैत मसान्त सम्म



कृष्णनगर नगरपालिका
नगरकार्यपालिकाको कार्यालय, कृष्णनगर




१. कार्यालयको स्वरूप र प्रकृति :

- कृष्णनगर नगरपालिका सामुद्रिक सतह देखि ९४ मिटर देखि ११७ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ।
- भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ देखि ३४ मिनेट २० सेकेण्ड उत्तरी अकक्षांश र ८२ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि ८२ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ।
- यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका, दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ।
- नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पुर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थित रहेको छ।
- नगरपालिकाको नामाकरणको सन्दर्भमा यस क्षेत्रमा झंडे खाँ नामक व्यक्तिले बस्ति बसालेकोले उनकै नामबाट झंडेनगर भनिन्थ्यो।
- कालान्तरमा झंडेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी श्री गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उँहाकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उँहा कै नामबाट नै त्यस बस्तीको नाम कृष्णनगर रहन गएको ।
- तत्कालिन ३ वटा गा.वि.स. कृष्णनगर, शिवनगर र सिर्सिहवा गरि कृष्णनगर नगरपालिका स्थापना भएको २०७० सालमा र २०७४ सालमा आएर थप ७ वटा गा.वि.हरू भिल्मी, पुर्षोत्तमपुर, अजिगरा, बहादुरगंज, विद्यानगर, रामनगर र भगवानपुर सहित १० वटा गा.वि.स. मिलेर अहिले कृष्णनगर नगरपालिका बनेको छ।

२. कार्यालयको काम कर्तव्य र अधिकार :


कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट सम्पादन गरिने प्रमुख कार्यहरू :

- ❖ स्थानीय स्तरमा कामकाज गर्न आवश्यक पर्ने ऐन, कानून, निति नियम, कार्यविधि, मापदण्डको निर्माण तथा कार्यान्वयन सम्बन्धी कार्य ।
- ❖ संघ, प्रदेश तथा स्थानीय स्रोतबाट प्राप्त बजेटको आय व्यय सम्बन्धी सम्पूर्ण व्यवस्थापन ।
- ❖ सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ॥
- ❖ संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय कर, सेवा शुल्क, तथा दस्तुर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन निर्धारण सम्बन्धी कार्य ।


प्रमुख प्रशासकीय अधिकृत



- ❖ स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ।
- ❖ स्थानीय तथ्याकं र अभिलेख संकलन सम्बन्धी कार्य ।
- ❖ स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी कार्य ।
- ❖ प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन सम्बन्धी कार्य ।
- ❖ आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी कार्य ।
- ❖ स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी कार्य ।
- ❖ स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिचाइ सम्बन्धी कार्य ।
- ❖ नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य सम्बन्धी कार्य ।
- ❖ सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ बेरोजगारको तथ्याकं संकलन, रोजगारी श्रृजना सम्बन्धी कार्य ।
- ❖ कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी कार्य ।
- ❖ खानेपानी, वैकल्पिक उर्जासम्बन्धी कार्य ।
- ❖ विपद व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी कार्य ।
- ❖ खेलकुद संचालन, व्यवस्थापन भौतिक संरचनाको निर्माण सम्बन्धी कार्य ।
- ❖ स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण सम्बन्धी कार्य ।
- ❖ विद्युत, खानेपानी तथा सिचाइ जस्ता सेवाहरू सम्बन्धी कार्य ।
- ❖ सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य ।
- ❖ व्यक्तिगत घटना दर्ताको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।
- ❖ स्थानीय स्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माणसम्बन्धी कार्य ।
- ❖ सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
- ❖ प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संकलन तथा बाडफाट सम्बन्धी कार्य ।
- ❖ संघ, संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्य ।
- ❖ वडा भित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य ।
- ❖ तथ्याकं अद्यावधिक तथा संरक्षण सम्बन्धी कार्य ।
- ❖ विकास कार्य गर्ने ।
- ❖ विभिन्न सिफारिस तथा प्रमाणित गर्ने सम्बन्धी कार्य ।
- ❖ अन्य कुनै कार्यालयको कार्य क्षेत्र भित्रमा नपरेको आवश्यकता अनुसारको नेपाल सरकारको कार्य ।


प्रमुख प्रशासकीय अधिकृत

३. कृष्णनगर नगरपालिकाको स्वीकृत दरबन्दी तैरिज विवरण :



कृष्णनगर नगरपालिका, कपिलवस्तु
नगर कार्यपालिकाको कार्यालयको विद्यमान दरबन्दी तैरिज

क्र.सं.	पद	तह	सेवा	समूह	उपसमूह	स्वीकृत दरबन्दी	अन्य सेवाबाट समायोजन हुने दरबन्दी	बाँकी दरबन्दी	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	१०	प्रशासन	सा.प्र.		१			
२	अधिकृत	९/१०	शिक्षा	शि.प्र.		१		१	
३	सि.डि.ई.	९/१०	इन्जि.	सिभिल		१		१	
४	अधिकृत	७/८	प्रशासन	सा.प्र.		१		१	
५	लेखा अधिकृत	७/८	प्रशासन	लेखा		१			
६	अधिकृत	७/८	शिक्षा	शि.प्र.		१			
७	जन स्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	ज.स्वा.		१		१	
८	इन्जिनियर	७/८	इन्जि.	सिभिल	वि.ए.आ.	१			
९	इन्जिनियर	७/८	इन्जि.	सिभिल		१			
१०	आ.ले.प. अधिकृत	६	प्रशासन	लेखा		१		१	
११	अधिकृत	६	प्रशासन	सा.प्र.		३		३	
१२	प.हे.न.	५/६	स्वास्थ्य	क.न.		१			
१३	हेल्थ असिस्टेन्ट	५/६	स्वास्थ्य	हे.ई.		१			
१४	सहायक	५	प्रशासन	सा.प्र.		५		३	
१५	लेखा सहायक	५	प्रशासन	लेखा		१		१	
१६	प्रा.स.	५	शिक्षा	शि.प्र.		१		१	
१७	सब-इन्जिनियर	५	इन्जि.	सिभिल		२			
१८	कम्प्युटर अपरेटर	५	विविध			१			
१९	महिला विकास निरीक्षक	५	विविध			१		१	
२०	सर्भेक्षक	५	इन्जि.	सर्भे		१		१	
२१	सहायक	४	प्रशासन	सा.प्र.		३		३	
२२	स.ले.पा.	४	प्रशासन	लेखा		१		१	
२३	सहायक महिला विकास निरीक्षक	४	विविध			१			
कार्यालय तर्फ जम्मा						३२	०	१९	
बडा कार्यालय (१२ वटा)								०	

प्रमुख प्रशासकीय अधिकृत
कृष्णनगर नगरपालिका, कपिलवस्तु



१	सहायक	५ औं	प्रशासन	सा.प्र.				
२	सव-इन्जिनियर	५ औं	इन्जि.	सिभिल		५		५
३	सहायक	चौथो	प्रशासन	सा.प्र.		७		४
४	अ. सव-इन्जिनियर	चौथो	इन्जि.	सिभिल		७		४
वडा कार्यालय तर्फ जम्मा						२४	०	१३
कुल जम्मा						५६		३२

४. कार्यालयबाट प्रदान गरिने सेवा :

❖ नगरपालिकाबाट प्रदान गरिने सेवाहरु :

- संस्था दर्ता
- चिठी पत्र दर्ता
- चिठी पत्र चलानी
- उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको निकास, भुक्तानी
- ठेक्का पट्टाबाट भएको निर्माण कार्यको रनिङ्ग बिल भुक्तानी
- बौक खाता खोल्ने.सिफारिस ।
- बौक खाता बन्द गर्ने सिफारिस ।
- धरौटी जम्मा गराउने, धरौटी फिर्ता लिने ।
- सडक बत्ती जडान / विस्तार ।
- घर, कम्पाउण्ड, टहरा र अस्थायी नक्सा पास ।
- योजना सम्भौता ।
- योजना फरफारक.।
- घर मूल्याकन ।
- पेशा, व्यवसाय, फार्म, संस्था दर्ता ।
- व्यवसाय दर्ता लगत कट्टा ।
- विद्यालय स्वीकृतको सिफारिस ।
- कृषक समूह गठन, नविकरण ।
- कृषि मिटरको सिफारिस ।
- मलखाद इजाजत पत्र नविकरण ।
- अपांग परिचय पत्र बनाउने ।
- आगलागि नियन्त्रण (दमकल) सेवा ।
- विपद व्यवस्थापन सेवा ।
- सूचना संकलन, अध्यावधिक, प्रसारण तथा व्यवस्थापन ।

❖ वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु

- नाता प्रमाणित ।
- जग्गा नामसारी ।
- नाम, थर संशोधन सिफारिस ।

प्रमुख प्रशासकीय अधिकृत

- छुट जग्गा दर्ता सिफारिस ।
- नेपाली नागरिकताको सिफारिस ।
- हकभोगको सिफारिस ।
- विभिन्न उद्योग सञ्चालनको सिफारिस ।
- मोहीनामसारी तथा लगत कट्टा सिफारिस ।
- साधारण विविध सिफारिस ।
- व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद) ।
- धारा, विद्युत, टेलिफोन जडान सिफारिस ।
- घर बाटो छ/छैन सिफारिस ।
- घर निर्माण प्रयोजनको लागि सालकाठको सिफारिस ।
- रुख कटान सिफारिस ।



५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

❖ कार्यालय प्रमुख कक्ष : प्रमुख प्रशासकीय अधिकृत

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने ।
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने ।
- प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन गर्ने, गराउने ।
- कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने तथा बेरुजु फर्छ्यौट गर्ने, गराउने ।
- आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने ।
- नगरपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने । गराउने ।
- प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने ।
- न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने ।
- नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने ।
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने ।
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

❖ प्रशासन शाखा : राजेश कुमार मिश्र

- कर्मचारी व्यवस्थापन ।
- कार्यालयका सेवा प्रवाहको व्यवस्थापन ।
- कर्मचारी हाजिरी, सरुवा, बढुवा, नियुक्ती, रमाना, भर्ना तथा म्याद थप सम्बन्धी ।
- कर्मचारी बैठक, कार्यपालिका बैठक तथा अन्य बैठक व्यवस्थापन ।
- प्रशासनिक सम्पूर्ण कामकाज ।

राजेश कुमार मिश्र
अधिकृत



❖ आर्थिक प्रशासन शाखा : मनिश पाण्डे

- नगरपालिकाको राजस्व ,धरौटी,विनियोजन,लेखांकन गरी वित्तीय लागत तयार गर्ने ।
- नगरपालिकाको संचितकोष लगायत अन्य कोषको व्यवस्थापन गर्ने ।
- नगरपालिकाको सरकारी खाता संचालन व्यवस्थापन गर्ने ।
- वजेट तथा कार्यक्रम तर्जुमामा सहयोग गर्ने ।
- आय व्ययको हिसाव किताव रीतपूर्वक राख्ने, प्रतिवेदन गर्ने ।
- आन्तरिक लेखा.परिक्षण अन्तिम लेखा.परिक्षण गराई कायम भएका वेरुजुको लगत राख्ने, फ्रछ्यौट गर्ने गराउने ।
- आवश्यकता अनुसार योजना तथा कार्यक्रमहरुको अनुगमनमा सहयोग गर्ने ।
- अधिकार प्राप्त अधिकारीले सुम्पिएको अर्थिक कारोवार सम्बन्धि कार्यगर्ने नीजलाई राय सल्लाह दिने ।
- संघ,स्थानिय तहको वार्षिक बजेट निकास र खर्चको प्रतिवेदन तयार गर्ने ,सम्बन्धित निकायमा पठाउन सहयोग गर्ने ।

❖ शिक्षा, युवा तथा खेलकुद शाखा : बलराम पन्थी

- विद्यालय अनुगमन एवं सुपरीवेक्षण ।
- तलव भत्ता (शिक्षक तथा कर्मचारी) निकास ।
- नगरस्तरीय परीक्षा सञ्चालन एवं व्यवस्थापन ।
- विद्यालयको कक्षा थप अनुमति ।
- शैक्षिक तथ्याङ्क अध्यावधिक -IEMIS _ सम्बन्धि कार्य ।
- विद्यालय व्यवस्थापन समिति गठन एवं शिक्षक नियुक्ति ।
- स्थानिय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिम शिक्षा संग सम्बन्धित कार्यहरु ।

❖ स्वास्थ्य शाखा : शंकर भट्टराई

- DHISबाट डाटा इन्ट्री गर्ने ।
- ELMISबाट औषधी तथा स्वास्थ्य सामग्रीहरुको स्वास्थ्य संस्थाहरुमा आपूर्ती गर्ने ।
- COVID-19को antigenपरिक्षण को दायरा बढाउन विभिन्न तालिम तथा गोष्ठीहरु संचालन गर्ने ।
- नेपाल सरकार बाट वार्षिक रुपमा तोकेको कार्यक्रमहरु संचालन गर्ने जस्तै हात्ती पाइले रोग नियन्त्रण अभियान ।
- नियमित खोप संचालनको अनुगमन तथा रिपोर्टिङ गर्ने ।
- सुरक्षित मातृत्व कार्यक्रमको तालिम संचालन गर्ने ।
- एकीकृत बालरोग व्यवस्थापनको तालिम संचालन तथा onsite coaching गर्ने ।
- भिटामीन ए कार्यक्रम बर्षको २ पटक संचालन गर्ने ।
- महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धवार्षिक समिक्षा तथा वार्षिक समिक्षा संचालन तथा व्यवस्थापन गर्ने ।
- स्वास्थ्य संस्थाहरुको अनुगमन तथा नियमित परिवार नियोजनका साधनहरुको पर्याप्त मात्रामा उपलब्धताका ब्यवस्थापन गर्ने ।
- क्षयरोगका बिरामी पत्ता लगाउने र माइकोस्कोपीक अकउ संचालन गर्ने ।
- कुष्ठरोगका बिरामी पत्ता लगाउनलाई छाला रोग शिविर संचालन गर्ने ।
- आखा,नाक, कान,घटी र मुखका बिरामी पत्ता लगाउन ।
- खोप कार्यक्रमलाई निरन्तरता कायम राखी दिगोपनको लागी विभिन्न कार्यक्रम संचालन गर्ने ।



- covid 19 को खोप शोसन संचालन तथा अनुगमन गर्ने ।
- पोषणका विभिन्न कार्यक्रम संचालन गर्ने ।
- नियमित वृद्धि अनुगमनको बारे जनचेतना फैलाउने कार्यक्रम गर्ने ।
- आमा सुरक्षा कार्यक्रम संचालन गर्ने ।
- नेपाल सरकारले तोकेका कार्यक्रम गर्ने तथा स्थानीय तहले लक्ष्य तोकेर राखेका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
- विपन्न नागरिक विधेयक अनुसार नेपाल सरकारले छुट्टाएको ७ वटा रोगको छुट को लागि सिफरीस गर्ने ।

❖ भवन तथा बस्ती विकास उपशाखा : ई.विनय कुमार गुप्ता

- जग्गा रेखाङ्कन सो को मुचुल्का ।
- बाटो प्रमाणीतको प्रतिवेदन ।
- न्यायिक समितिमा पर्ने जग्गा सम्बन्धि निवेदन सो को प्रतिवेदन ।
- सर्जमिन मुचुल्का ।
- घर नक्सा पास/नियमित/ नामसारी ।
- सम्पूर्ण भवनको फिल्ड सुपरिवेक्षण ।

❖ सामाजिक विकास शाखा : साकिर अहमद शाह

- सीपमूलक तालिमहरु सञ्चालन गर्ने ।
- जनचेतनामूलक तालिमहरु सञ्चालन गर्ने ।
- सञ्चार क्षेत्र सम्बन्धी कार्यक्रम गर्ने ।
- खेलकुद कार्यक्रम सञ्चालन गर्ने ।
- बालमैत्री कार्यक्रमको समन्वय तथा सहजीकरण गर्ने ।
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्य गर्ने ।
- गैर सरकारी संघ संस्थाको दर्ता तथा नविकरणको सिफारिस एवम् कार्यक्रम सञ्चालनको लागि स्वीकृति ।

❖ जिन्सी शाखा : साकिर अहमद शाह

- मालसमान खरिद तथा दाखिला गर्ने ।
- सार्वजनिक सम्पत्तिको लगत राख्ने ।
- सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धन गर्ने ।
- खर्च निकास तथा हस्तान्तरण ।
- कार्यालय व्यवस्थापनको लागि आवश्यक सम्पूर्ण कामकाजको व्यवस्थापन ।

❖ पशु सेवा शाखा : असर्फी प्रसाद यादव

- पशुपंक्षी उपचार ।
- कृत्रिम गर्भाधान सेवा ।
- बन्ध्याकरण सेवा ।
- खोप सेवा ।
- फार्म दर्ता / नविकरण/ समुह दर्ता नविकरण
- परामर्श सेवा

प्रमुख प्रशासकीय अधिकृत



❖ कृषि विकास शाखा : सुदिप प्रसाद मौर्य

- कृषक समुह दर्ता तथा नवीकरण
- मलखाद विक्रेता प्रमाण पत्र नवीकरण तथा सिफारिस
- कृषि विद्युत मीटर सिफारिस
- कृषि सम्बन्धि प्राविधिक सेवा तथा सर सल्लाह
- कृषि सम्बन्धी कार्यक्रम संचालन
- कृषि सम्बन्धी अन्य सिफारिसहरु
- कृषि सम्बन्धि विउ विजन वितरण

❖ सूचना प्रविधि शाखा : कामेश्वर प्रसाद दुबे

- नगरपालिकाको वेबसाइट, फेसबुक पेज अपडेट ।
- कार्यालयको इमेल व्यवस्थापन ।
- नगरपालिकामा डिजिटल प्रविधिको प्रयोगमा सहयोग ।
- सूचना, बजेट, योजना, दस्तावेज, ऐन कानून, कार्यविधि वेबसाइटमा अपडेट गर्ने ।
- जनप्रतिनिधि तथा कर्मचारी विवरण अपडेट ।
- माग बमोजिमको सूचना उपलब्ध गराउने ।
- ऐन कानून, कार्यविधि निर्माणमा सहयोग ।
- कार्यपालिका बैठक व्यवस्थापन ।
- बैठकका निर्णयहरु लेख्ने ।
- नगरपालिका तथा वडा कार्यालय विच डिजिटल प्रविधि मार्फत सूचना, चिठीपत्र अदान प्रदान गर्ने ।
- विभिन्न मन्त्रालयहरु द्वार माग भए बमोजिमको विवरण उपलब्ध गराउने ।
- कार्यालयले प्रदान गरेको अन्य जिम्मेवारी पुरा गर्ने ।

❖ रोजगार सेवा केन्द्र : ईश्वरी प्रसाद पौडेल

- बेरोजगार व्यक्तिहरुको तथ्यांक संकलन ।
- बेरोजगार व्यक्तिहरुको तथ्यांक रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट ।
- सूचिकृत बेरोजगारहरुलाई प्रथामिकता क्रमका आधारमा काममा खटाउने ।
- सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण गर्ने ।
- रोजगारी मूलक तालिम संचालन ।
- योजना बैंक तयार गर्ने । कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने ।

❖ राजस्व शाखा : ईश्वरी प्रसाद पौडेल

- नगदी तथा एकीकृत सम्पत्ति कर बुझ्ने ।
- आन्तरिक राजश्व संकलन गर्ने कर मैत्री वातावरण बनाउने ।
- व्यवसाय नविकरण/ दर्ता/ इजाजत तथा आवश्यक सिफारिस गर्ने गराउने ।
- ठेक्का नविकरण तथा व्यवसाय दर्ता नविकरण ।
- नगरपालिका, वडा, ठेक्का तथा अन्य सेवा शुल्क बाट प्राप्त आम्दनीको विवरण तयार गर्ने गराउने ।

प्रमुख प्रशासकीय अधिकृत



❖ सामाजिक सुरक्षा तथा पन्जिकरण उप-शाखा :राजू रैदास

- नविकरण १ देखि १२ वडा सम्म गर्ने ।
- सा. सु. भत्ता नयां फारम इन्ट्री १ देखि १२ वडा सम्म गर्ने । (नियमित)
- सा. सु. र व्यक्तिगत घटना दर्ता गुनासो सुनावई गर्ने । (नियमित)
- बैकिङ्ग मार्फत सा. सु. भत्ता निकास र रिभर्स फिड डउनलोड र फरवर्ड फिड अपलोड गर्ने । (त्रैमासिक)
- सा. सु. अढ्यवधिक गर्ने । (१ देखि १२ वडा नियमित)
- वडा न. १,२,३,५,८ र ९ मा व्यक्तिगत घटना दर्ता अनलाइन गर्ने ।
- जन प्रतिनिधिहरुलाई अभिमुखिकरण कर््याक्रम र वडाका कर्मचारीहरुलाई तालिम दिने ।
- मृत्यु भएका लाभग्राहीहरुको लगतकट्टा गरी वडा कार्यालयबाट भुक्तानीको लागी सफिरिस साथ सम्बन्धीत सेवाप्रदायक समक्ष पठाईन्छ ।
- मासिक तथा त्रैमासिक व्यक्ति घटना दर्ता प्रगति विवरण सर्वजनिक गर्ने ।
- समय समयमा वडा कार्यालयहरुमा अनुगमन गर्ने ।

❖ महिला तथा बालबालिका शाखा : थुमा उपाध्याय


- अपांगता परिचयपत्र मासिक रुपमा वितारण गर्ने ।
- ज्येष्ठ नगरिक परिचयपत्र वितारण गर्ने ।
- महिला सहकारी संस्थाले गठन गरेका समूह समितिलाई अनुशिक्षण तालिम दिने ।
- सासु बुहारी विच अन्तरक्रिया ।
- लैङ्गिक हिंसा निवारण कोष निर्माण गर्ने ।
- हिंसामा परेकालाई रहत वितारण गर्ने ।

❖ खानेपानी तथा सरसफाई शाखा -wash_ : ई.प्रदिप कुमार चौधरी

- खानेपानीको लागि हैन्ड पम्प जडान ।
- सरसफाई सम्बन्धि विभिन्न सचेतना मूलक कार्यक्रम ।

❖ प्राविधिक शाखा : ई.प्रदिप कुमार चौधरी

- योजनाहरुको लागत ईस्टिमेट तयार गर्ने ।
- योजनाहरुको प्रविधि मुल्यांकन तयार गर्ने ।
- योजनाहरुको सुपरिवेक्षण गर्ने ।
- योजना हरुको अनुगमन गर्ने ।


प्रमुख प्रशासकीय अधिकृत



६. निर्णय गर्ने प्रक्रिया र अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाबाट गरिने प्रशासनिक निर्णयहरु नगरसभा, कार्यपालिका बैठक, तोक आदेश, टिप्पणी आदेश, नगर प्रमुखको प्रस्ताव बमोजिम प्रमुख प्रशासकीय अधिकृतबाट वा अधिकार प्रत्यायोजन भए अनुसारका नि. प्रमुख प्रशासकीय अधिकृत वा अधिकृतहरुबाट हुने गर्दछ।


७. निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- ❖ कृष्णनगर नगरपालिकाको उजुरी सुन्ने कार्य कानूनमा तोकिएको भए सोही अनुसार र नतोकिएको भए, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतद्वारा गरिन्छ।
- ❖ कानून बमोजिम मुद्दामा भएको फैसला उपर पुनरावेदन कपिलवस्तु जिल्ला अदालत कपिलवस्तुमा गरिन्छ।

८. सम्पादन गरेको कामको विवरण :

मिति २०७९ माघ १ गते देखि २०७९ चैत मसान्त सम्मको शाखा गत प्रगति विवरण

- ❖ नगदी रसिद- ७२५ वटा
- ❖ एकीकृत सम्पति कर रसिद- ३८० वटा
- ❖ फार्म दर्ता - ० वटा
- ❖ फार्म नविकरण - ४ वटा
- ❖ व्यवसाय दर्ता - ४१ वटा
- ❖ लगत कट्टा व्यवसाय - ३ वटा
- ❖ अपांगता परिचयपत्र वितरण - ३३ जना
- ❖ अपांग समन्वय समितिको बैठक - २ पटक
- ❖ न्यायिक समितिको बैठक - ९ पटक
- ❖ ज्येष्ठ नगरिक परिचयपत्र वितरण - ३ जना
- ❖ भवन निर्माण स्थायी इजाजत पत्र - २ जना
- ❖ भवन निर्माण अस्थायी इजाजत पत्र- ० जना
- ❖ घर नक्सा दर्ता फाईल - ३ जना
- ❖ निर्माण कार्य रोकका गर्ने निवेदन - १ वटा
- ❖ नापी गर्ने सम्बन्धी निवेदन - ३० वटा
- ❖ उपभोक्ता समितिसंग योजना सम्झौता - ९४ वटा
- ❖ योजना सम्पन्न भई भुक्तानी गरेको - ३० वटा
- ❖ योजनालाई रनिङ्ग बिल उपलब्ध गराएको - १४ वटा
- ❖ ठेक्का बन्दोवस्त गरेको योजना संख्या - ५ वटा
- ❖ जन्म दर्ता - ६१४ वटा
- ❖ मृत्यु दर्ता - ५१८ वटा
- ❖ विवाह दर्ता - ४०२ वटा
- ❖ सम्बन्ध विच्छेद - १ वटा


प्रमुख प्रशासकीय अधिकृत



- ❖ बसाई सराई दर्ता - ३३ वटा
- ❖ सूचना प्रकाशित - २५ वटा
- ❖ माग बमोजिमको सूचना उपलब्ध गराएको - लिखित - १ , मौखिक - २५
- ❖ अन्य शाखाहरुबाट सम्पादन हुने नियमित कार्यहरु निरन्तर सम्पादन गर्ने/गराउने भइ रहको ।

९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, पद, सम्पर्क नं.:

- ❖ कार्यालय प्रमुख : ईश्वरी प्रसाद शर्मा - प्रमुख प्रशासकीय अधिकृत - ९८५७०८५१११
- ❖ सूचना अधिकारी : कामेश्वर प्रसाद दुबे - सूचना प्रविधि अधिकृत - ९८४७०८५८४५

१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची :

१. विपद जोखिम न्यूनीकरण नगरस्तरीय नीति, २०७८
२. नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७८
३. कृष्णनगर नगरपालिकाको कार्यसंचालन निर्देशिका, २०७८
४. खर्चको मापदण्ड सम्बन्धी निर्णय तथा कार्यविधि २०७८
५. अन्तरिक लेखा परीक्षण कार्यविधि निर्देशिका २०७८-
६. कृष्णनगर नगरपालिकाको आर्थिक अनुशासन तथा आन्तरिक लेखापरीक्षण गर्ने कार्यविधि (नियमित गर्ने ऐन, २०७८)
७. कृष्णनगर नगरपालिका न्यायिक समितिको मेलमिलाप सम्बन्धी कार्यविधि, २०७८
८. मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि, २०७८
९. कृष्णनगर नगरपालिका न्यायिक कार्यविधि सम्बन्धी ऐन, २०७८
१०. कृष्णनगर नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसंचालन कार्यविधि २०७८
११. कृष्णनगर नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य संचालन कार्यविधि २०७८
१२. कृष्णनगर नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्य संचालन कार्यविधि, २०७८
१३. भवन निर्माणा सम्बन्धि मार्गदर्शन
१४. न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४
१५. स्थानीय तह सहकारी ऐन २०७५
१६. कृष्णनगर नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५
१७. कृष्णनगर नगर पालिका फोहरमैला व्यवस्थापन कार्यविधि २०७५
१८. कृष्णनगर टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५
१९. कृष्णनगर स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५
२०. कृष्णनगर स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
२१. कृष्णनगर नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५
२२. कृष्णनगर एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७४
२३. स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५

प्रमुख प्रशासकीय अधिकृत



२४. कृष्णनगर नगर कार्यपालिकाको बैठक संचालन कार्यविधि , २०७४
२५. नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली , २०७४
२६. नगर सभा सञ्चालन कार्यविधि , २०७४
२७. कृष्णनगर नगरपालिकाको सहकारी विधेयक २०७९
२८. कृष्णनगर नगरपालिकाको स्वास्थ्य विधेयक २०७९
२९. कृष्णनगर नगरपालिकाका पदाधिकारीको आचार संहिता २०७९
३०. कृष्णनगर नगर शिक्षा ऐन, २०७९
३१. करारमा नगर प्रहरी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९
३२. स्वयं सेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९
३३. विषयगत समिति (कार्यसंचालन) कार्यविधि २०७९
३४. परम्परागत उपचारको सूचीकरण मापदण्ड २०७९
३५. बाल विवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना २०७९
३६. बाल अधिकार समिति संचालन सम्बन्धि निर्देशिका २०७९
३७. विद्यालय तथा परिवार भित्र बालबालिका अनुशासन कायम गर्न सकारात्मक उपाय अवलम्बन गर्ने निर्देशिका २०७९
३८. बाल बालिकामाथि हुने हिंसाका घटनाको अनिवार्य रिपोर्टिंग सम्बन्धि निर्देशिका २०७९
३९. बाल विवाह अन्त्यका लागि १० वर्षे रणनीति तथा कार्ययोजना २०७८०८८८-
४०. कृष्णनगर नगरपालिकाको प्राइभेट फर्म दर्ता कार्यविधि २०७९

११. आम्दनी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण :

❖ मिति २०७९ माघ १ गते देखि २०७९ चैत मसान्त सम्मको आम्दनी, खर्च विवरण ।

- आम्दनी : रु १४,२८,९०,०५९ /-
- खर्च : रु १५,३९,०९,८४२ /-
- शिर्षकगत राजस्व आय संकलन विवरण
 - एकिकृत सम्पत्ति कर - २०,३४५६/-
 - भुमिकर/मालपोत - २,०९,८८६/-
 - घरबहाल कर - ९,९०,०२८.५८/-
 - व्यवसाय कर - २,४३,०५०/-
 - सिफारिस दस्तुर - ६,२४,८६५/-
 - अन्य दस्तुर सेवा शुल्क - ११,४८,७७०.३२/-
 - कुल राजस्व संकलन - रु. ३४,२०,२५८.९/-

१२. तोकिए बमोजिमका अन्य विवरण :

प्रमुख प्रशासकाय अधिकृत



❖ कार्यपालिका बैठक संख्या : ३

❖ नगरसभा बैठक संख्या : ०

❖ ऐन, नियम, नियमावलीले तोके वमोजिमको अन्य कार्यहरु निरन्तर भई रहेको जानकारी गराइन्छ ।

तयार गर्ने

(सूचना अधिकारी)

सूचना अधिकारी

प्रमाणित गर्ने

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत